

रोग रोकथाम र नियन्त्रण अध्यादेश अन्तर्गत प्रासंगिक नियमहरू विरुद्धका अपराधहरूमा सरकारले जरिवानाहरू वृद्धि गर्ने

\*\*\*\*\*  
\*\*\*\*\*

सरकारले आज (डिसेम्बर 4)मा गरेको घोषणामा रोग रोकथाम तथा नियन्त्रण अध्यादेश (क्याप. 599), अन्तर्गत सहायक कानूनहरूमा सरकारी सूचना पत्रको संशोधनहरू ल्याउने छ र आवश्यक अवरोध प्रभाव सिर्जना गर्न सम्बन्धित नियमहरू अन्तर्गत आवश्यकताहरू उल्लंघन गरेको खण्डमा लाग्ने जरिवानाहरूलाई बढाएको छ । सम्बन्धित विधान संशोधनहरू डिसेम्बर 11, 2020 देखि लागु हुनेछ ।

खाद्य तथा स्वास्थ्य ब्यूरोका एक प्रवक्ताले भने, "महामारी विरुद्ध कामका लागि विभिन्न महामारी विरुद्ध उपायहरूको कडाईका साथ पालना गर्न, भीडलाई हटाउने लगायत, सामाजिक दूरी कायम राख्ने र व्यक्तिगत सरसफाइ कायम राख्न सबै नागरिकको सहयोग र आत्म-अनुशासनको आवश्यकता छ । सरकारले गत केही महिनामा रोग रोकथाम तथा नियन्त्रण अध्यादेश अन्तर्गत मानिसको प्रवाह र सामाजिक सम्पर्कलाई कम गर्न भाइरसलाई समुदायमा फैलिनबाट रोक्नको निम्ति विभिन्न नियमहरू लागू गर्‍यो । महामारीको सामना गर्नुपर्दा विभिन्न संक्रमण नियन्त्रण उपायहरू कडा बनाउनुका साथै, आवश्यक रोकथाम प्रभाव सिर्जना गर्न र सम्बन्धित आवश्यकताहरूको कडाईको साथ अनुपालन सुनिश्चित गर्न प्रासंगिक जरिवानाहरू बढाउनु अत्यावश्यक छ ।"

प्रासंगिक नियमहरू अन्तर्गत पछिल्ला समयमा संशोधनको रूपमा ल्याइएको जरिवानाहरू तल छन्:

(1) रोग रोकथाम तथा नियन्त्रण अन्तर्गत (समूह भेलामा निषेध) नियमन (क्याप. 599G), निषेधित समूह भेलामा भाग लिने कुनै पनि व्यक्तिले एक अपराध गरेको भन्ने ठहरिनेछ । यस अपराधबाट छुटकारा पाउन तिर्नु पर्ने निर्धारित जरिवाना \$2000 बाट \$5000 सम्म बढाइएको छ ।

(2) रोग रोकथाम तथा नियन्त्रण (मास्क लगाउने बारे) नियमन (क्याप. 599I) अन्तर्गत, कुनै पनि व्यक्ति जसले सार्वजनिक यातायात सवारी साधनमा चढ्दा वा चढेको बेला, MTR भित्र प्रवेश गर्दा वा शुल्क लाग्ने क्षेत्रमा उपस्थित हुदा, वा निर्दिष्ट सार्वजनिक स्थानमा प्रवेश गर्दा वा उपस्थित हुदा (हालमा सबै सार्वजनिक स्थानहरू समावेश छन्, कन्ट्रि पार्कहरू र विशेष क्षेत्रहरूमा बाहिरी सार्वजनिक स्थानहरूको बचाउको लागि कन्ट्रि पार्क अध्यादेश खण्ड 2मा परिभाषित गरिएको अनुसार (क्याप. 208) आवश्यकताको आधारमा मास्क लगाएको छैन भने यो अपराध गरेको ठहरिनेछ । यस अपराधबाट छुटकारा पाउन तिर्नु पर्ने निर्धारित जरिवाना \$2000 बाट \$5000 सम्म

बढाइएको छ; र

(3) रोग रोकथाम तथा नियन्त्रण (निश्चित व्यक्तिहरूको लागि अनिवार्य परीक्षण) नियमन (क्याप. 599J) अन्तर्गत, जो कोहीले पनि अनिवार्य परीक्षण निर्देशन वा अनिवार्य परीक्षण सूचनाको आवश्यकतालाई पूरा गर्न असफल हुन्छ भने उसले अपराध गरेको ठहर हुनेछ । यस अपराधबाट छुटकारा पाउन तिर्नु पर्ने निर्धारित निश्चित जरिवाना \$2000 बाट \$5000 सम्म बढाइएको छ ।

निश्चित जरिवानाको वृद्धि संगै, क्याप. 599I र क्याप. 599J अन्तर्गत सम्बन्धित अपराधहरूमा दोषी ठहर हुन गएमा सोही अनुसार अधिकतम जरिवाना वृद्धि गरिनेछ । विवरणहरू एनेक्समा छन् ।

सरकारले निरीक्षण तथा कानूनको कार्यान्वयनमा जोड दिनेछ र अपराधीहरू विरुद्ध कडा कार्यान्वयनको कार्यवाही गर्नेछ भन्ने बारे प्रवक्ताले जोड दिए । यदि अनुपालन सन्तोषजनक नभएमा, सरकारले जरिवाना अझै बढाउन सक्ने सम्भावनालाई भने खुलाएको छैन ।

एक प्रवक्ताले भने, "महामारी विरुद्ध कार्यको यो जटिल मोडमा हामी आफैलाई, आफ्नो परिवारहरू र सर्वसाधारणलाई विशेष गरी उच्च जोखिम र विपन्न समूहहरूको सुरक्षाको लागि सामाजिक दूरी राख्नु र व्यक्तिगत सरसफाई कायम गर्न समुदायको सामूहिक प्रयासको आवश्यकता छ । तसर्थ, सरकारले सबै सर्वसाधारणलाई सकेसम्म घरमै बस्नु र सबै अनावश्यक सामाजिक क्रियकलाबहरू रोक्नु आग्रह गर्दछ । हामी विश्वस्त छौं कि सबैको एकता र कठोर प्रयासका साथ, सामान्य आर्थिक र सामाजिक गतिविधिहरू पुनः सुरु गर्ने दृष्टिकोणको साथ हामी यो महामारीको छालसंग लड्न सक्षम हुनेछौं । "

अन्त्य /शुक्रबार, डिसेम्बर 4, 2020

HKT 19:48 मा जारी